

सर्वोच्च अदालत, पूर्ण इजलास
 माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
 माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
 माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी
संक्षिप्त आदेश

०८०-WF-००१२

विषय: उत्प्रेषणयुक्त परमादेश समेत।

कोशी प्रदेश, नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलको तर्फबाट अद्वितीय प्राप्त ऐ.संसदीय दलको नेता जिल्ला थापा, गौरादह न.पा. बडा ने ३ बस्ते वर्ष ५८ का हिक्मत कुमार कार्की.....

निवेदक

विरुद्ध

माननीय पशुराम खापुङ प्रदेश प्रमुख, प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश विराटनगर..... १

माननीय उद्धव थापा, गैर-संवैधानिक रूपमा विद्वासको मत प्राप्त गरिएका भनिएका मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश विराटनगर १

माननीय इस्ताईल मन्त्री, तत्कालिन बैठकको अध्यक्षता गर्ने प्रदेश सभा सदस्य, कोशी विपक्षी प्रदेश सभा सचिवालय, विराटनगर..... १

माननीय गीता तिम्लसिना, तत्कालिन बैठकको अध्यक्षता गर्ने प्रदेश सभा सदस्य, कोशी प्रदेश सभा सचिवालय, विराटनगर..... १

कोशी प्रदेश सभा सचिवालय, विराटनगर..... १

नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकार अन्तर्गत दायर हुन आई यस अदालतको संयुक्त इजलासको आदेशानुसार यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ।

हिक्मत कुमार कार्की विरुद्ध प्रदेश प्रमुख, कोशी प्रदेश समेत। मुद्दा—उत्प्रेषणयुक्त (०८०-WF-००१२) पृष्ठ १५ भन्दा १

श्री

५४६

तथ्य खण्ड

१. सबोच्च अदालतको पूर्ण इजलासबाट ०८०-WF-०००१ को रिट निवेदमा मिति २०८०।०४।११ मा भएको आदेश बमोजिम नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई नयौ सरकार गठनको निमि विपक्षी प्रदेश प्रमुखबाट मिति २०८०।०४।१२ गते आव्हान भएकोमा मिति २०८०।०४।१६ गते नेपालको संविधानको धारा १६८(२) बमोजिम प्रत्यर्थी माननीय उद्घव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८(४) बमोजिम अनिवार्य रूपमा नियुक्त भएको ३० दिन भित्र विद्यासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम सो प्रयोजनको लागि मिति २०८०।०५।०४ गते कोशी प्रदेश सभाको बैठक बसेको थियो। सो बमोजिमको बैठकमा विद्यासको मतको प्रस्तावमा मतदान हुने क्रममा सभाको अध्यक्षता गरेका प्रत्यर्थी इसाईल मन्सुरीले विद्यासको मत दिने प्रस्तावको पक्षमा मत प्रदान गरेको कारणले प्रत्यर्थी मुख्यमन्त्रीले विद्यासको मत प्राप्त गरेको भनि घोषणा गरिएको थियो। कोशी प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन सहित) को नियम ११(१) बमोजिम मनोनीत प्रत्यर्थीले यसरी अध्यक्षता गर्ने व्यक्तिले निर्णयिक मत नभई मत सच्चाउने समय समेत व्यतित भैसकेपछि आफुले मत व्यक्त गरी असंवैधानिक रूपमा हाल नियुक्त भएका मुख्यमन्त्रीलाई विद्यासको मतको प्रस्तावको पक्षमा मत दिई असंवैधानिक रूपमा सरकार गठनमा सहभागी भएको कारणले अध्यक्षता गर्ने सदस्यले प्रकट गरेको मत र सो मतलाई सदर मत मानी गणना गरेको कार्य र सो मतगणनाका आधारमा मुख्यमन्त्रीलाई विद्यासको मतको प्रस्ताव बहुमतबाट पारित भएको भनि गरिएको घोषणा सम्बन्धी कारबाही सोहदसम्म बदरभागी रहेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विद्यासको मत प्राप्त गर्न नसकेमा धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले भन्ने शब्दावली आदेश खण्डमै प्रयुक्त भएको हुँदा मुख्यमन्त्रीले विद्यासको मत प्राप्त गरेको आधार नै गैर-कानुनी र गैर-संवैधानिक रहेको र सो बाहेकको अवस्थामा प्रत्यर्थी मुख्यमन्त्रीले विद्यासको मत प्राप्त गर्ने नसक्ने र पुनः निजले सो अवसर पनि प्राप्त गर्न नमिल्ने र नेपालको संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुन पाउने मेरो संवैधानिक अधिकार नै भएकाले प्रत्यर्थी प्रदेश

हिम्मत कुमार काकी विस्त्र प्रेश प्रमुख, कोशी प्रदेश समेत। मुदा—उत्प्राप्तसमेत। (०८०-WF-०००१२) पृष्ठ १२ मध्यको २

प्रमिल

प्रमुखलाई नेपालको संविधानको धारा १६८(३) बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्ति गर्नु गराउनु भनि परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ। साथै प्रत्यर्थी मुख्यमन्त्रीको नाउंमा यस रिट निवेदनको अन्तिम दुःहो नलागेसम्म कुनै पनि दीर्घकालिन असर पर्ने र दुरगामी प्रकृतिका कुनै पनि निर्णय नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ भन्ने मुख्य जिकीर रहेको देखिन्दै।

२. म इसाईल मन्सुरी नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा सुनेसरी जिल्लाको क्षेत्र न.४(२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेश सभा सदस्य हुँ। मलाई मिति २०७९।०९।२६ मा कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ११ बमोजिम अध्यक्ष मण्डलको सदस्य पदमा कोशी प्रदेश सभाका सहित। प्रदेश सभामा सोही मितिमा सुनाउनु भएको थियो। सभामुख (जेष्ठ सदस्य)ले मनोनित गरी प्रदेश सभामा सोही मितिमा सुनाउनु भएको थियो। प्रदेश सभामा सभामुखको पद रिक्त रहेको हुनाले माननीय उपसभामुख सृजना दनुवारले मिति २०८०।०५।०४ गते कोशी प्रदेशका मुख्यमन्त्री माननीय उद्घव थापाले विद्वासको मत लिने प्रयोजनकालागी उक्त दिन १:०० बजे प्रदेश सभाको बैठक बोलाउनु भएपछि नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सभाका सबै नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले प्रदेश सभाका सबै सदस्यहरूले मुख्यमन्त्रीको विद्वासको पक्षमा मतदान गर्न मिति २०८०।०५।०३ गते नै सदस्यहरूले मुख्यमन्त्रीको विद्वासको पक्षमा मतदान गर्न मिति २०८०।०५।०४ गते दिनको अध्यक्षता गर्नकोलागी मलाई तोकिएको पत्र मैले मिति २०८०।०५।०४ गते दिनको १:०० बजे दुझेको हुँ। सो पत्र दुझेपछि मैले कोशी प्रदेश सभाको उक्त दिनको बैठक सञ्चालन गर्ने क्रममा आफू सभामुख तथा उपसभामुख कुनै पद धारण गरेको व्यक्ति नभएको र पार्टीको हीप पालना गर्नु पर्ने बाध्यात्मक अवस्था भएको कारण मुख्यमन्त्रीलाई विद्वासको मत दिनको लागी अध्यक्ष मण्डलका सदस्य माननीय गीता तिम्सीनालाई बैठकको अध्यक्षताको लागि आव्हान गरी मैले मुख्यमन्त्रीलाई विद्वासको मत दिएको हुँ। मैले निवेदकको कुनै कानुनी, संवैधानिक हक अधिकार हनन् नगरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बेहोराको कोशी प्रदेश सभाको प्रदेश सभा सदस्य तथा कोशी प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य इसाईल मन्सुरीको लिखित जवाफ।

हिम्मत कुमार काका विहृ प्रदेश प्रमुख, कोशी प्रदेश समेत। मुद्रा- उत्तेजनामेत। (०८०-WF.०००९३) पृष्ठ १५ मध्यम

प्रमिल

प्रमिल

प्रमिल

३. म गीता तिम्सीना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट प्रदेश सभामा समानुपातिक निर्वाचिन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य हुँ। मलाई मिति २०७९।०९।२६ मा कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ११ बमोजिम अध्यक्ष मण्डलको सदस्य पदमा कोशी प्रदेश सभाका सभामुख (जेष्ठ सदस्य)ले मनोनित गरी प्रदेश सभामा सोही मितिमा सुनाउनु भएको थियो। मिति २०८०।०५।०४ गते बसेको कोशी प्रदेश सभाको बैठकको सचालन अध्यक्ष मण्डलका सदस्य इसाईल मन्सुरीले गर्नु भएको थियो। अध्यक्ष मण्डलको सदस्यलाई बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकको अध्यक्षता गर्न आव्हान गरेपछि उक्त बैठकको अध्यक्षता गर्नु मेरो कर्तव्य भएको हुँदा मैले केही समय बैठकको अध्यक्षता गरेकी हुँ। मैले निवेदकको कुनै कानुनी, संवैधानिक हक अधिकार हनन् नगरेको हुँदा निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने होईन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बेहोराको कोशी प्रदेश सभाको प्रदेश सभा सदस्य तथा कोशी प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य गीता तिम्सीनाको लिखित जवाफ ।

४. नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम ३० दिनभित्र विद्यासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भएकोले मिति २०८०।०५।०४ गते विद्यासको मत प्राप्त होस् भनी मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभामा राख्नु भएको प्रस्तावमा मिति २०८०।०५।०४ गते सो प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत हुँदा आवश्यक बहुमत पुगी विद्यासको मत प्राप्त गर्नु भएको भनी मिति २०८०।०५।०४ गते सौझ प्रदेश सभा सचिवालयबाट जानकारी पत्र प्राप्त गरेको अवस्था हो। नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मिति २०८०।०४।१६ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त माननीय उद्धव थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विद्यासको मत प्राप्त गर्ने प्रक्रियामा शुरूदेखि अन्त्यसम्म प्रदेश प्रमुखको कुनै प्रकारको भूमिका नरहने संवैधानिक व्यवस्था रहेकोले मलाई विपक्षी बनाई दायर गरेको प्रस्तुत रिट निवेदन स्वतः बदरभागी हुने हुँदा खारेज गरी पाउँ। नेपालको संविधान, प्रचलित कानून र सम्मानित सर्वोच्च अदालतको आदेश। फैसला बमोजिम नै म बाट कार्य सम्पादन हुने व्यहोरा अनुरोध गर्दछु भन्ने समेत बेहोराको प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश विराटनगर समेतको लिखित जवाफ ।

हिंकमत कुमार काकी विहार प्रदेश प्रमुख, कोशी प्रदेश समिति। मटी-उत्तराखण्ड। (०५०-२५-०००१२) पृष्ठ ३५ मालिक ४

५

माननीय प्रदेश प्रमुखबाट निर्धारित म्यादभित्रे प्रदेशसभाको कूल सदस्य संख्याको बहुमत अर्थात् ४७ सदस्यको समर्थन देखिने गरी सरकार गठनको दावी मैले प्रस्तुत गरेको थिए। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छ भन्ने नेपालको संविधानको धारा १६८ (२) को बाध्यात्मक एंव सारबान संवैधानिक प्रावधान बमोजिम म कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती पाएको है। सभामुखको राजिनामा भई रिक्त रहेको अवस्था र उपसभामुखले सभामुखको अनुपस्थितीतीमा नेपालको संविधानको धारा १८२ (४) बमोजिम सभाको अध्यक्षता गनुपर्ने संवैधानिक व्यस्थालाई उल्लंघन गरि उहाँ समेत काठमाडौँ आएको अवस्था हो। संविधानको धारा १८५ ले प्रदेशसभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यलाई गणपूरक संख्या मानेको अवस्था देखिन्छ र सो को लगते धारा १८६ ले उपस्थित भई मतदान गर्ने सदस्यहरुको बहुमतबाट निर्णय हुने प्रावधान गर्दै अध्यक्षता गर्ने व्यक्तिलाई मतदिने अधिकार हुने छैन भन्ने प्रबन्ध गरेको देखिन्छ। सो को प्रतिबन्धात्मक वाक्याशंमा मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णयिक मत दिनेछ भनी प्रष्ट गरेको छ। यस्तो व्यवस्था विश्वासको मत सम्बन्धी संविधानको धारा १६८ (४) मा रहेको देखिदैन। त्यतिमात्र होइन, संविधानको धारा १८० (३) ले जुन दलको उम्मेदार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघिय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ भने धारा १८२(६)(क) ले प्रदेश सभामुख वा उप-सभामुख प्रदेश सभाको सदस्य नरहेमा पदरिक्त हुने व्यवस्था गरेको पाइन्छ। यसबाट सभामुख। उप-सभामुखको भूमिकामा तटस्थताको अपेक्षा गरिएको र निर्दलीय भूमिकामा रूपान्तरण नगरिएको स्पष्ट हुन आउँछ। संविधानको धारा १८६ को अध्यक्षता गर्ने व्यक्तिलाई मतदिने अधिकार हुने छैन भन्ने प्रतिबन्ध र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णयिक मत दिनेछ भन्ने व्यवस्था सो भन्दा अधिल्लो धारा १८५ को एक चौथाई सदस्य उपस्थित भई सञ्चालन गरिने प्रदेश सभाको काम कारबाही निर्णयका लागि मात्र हो समग्र संवैधानिक प्रावधानको लागि सो लाई आकर्षित गर्न मिल्दैन। म सँग अझै बहुमतप्राप्त। दलको समर्थन र बहुमत ४७ सदस्यको समर्थन छैदैछ। प्रदेश सभाको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा

परिचय

पछि पता लाग्यो भने पनि भईसकेको कार्य ब्रमान्य हुनेछैन भने संविधानको धारा १९२ को व्यवस्था र विपक्षिको रिट निवेदन गर्ने सक्षम हकदैया (Competent Locus-stand) समेतको अभाव रहेको छ। साथै निवेदकको अन्तरिम आदेशको लागि चाहिने प्रथम दृष्टिमा कानुनको त्रुटि (Error of Law), अपुरणीय क्षति (Irreparable Injury) नभएको सुविधा सन्तुलनको दृष्टिमा समेत रिट निवेदकको अन्तरिम आदेश सहितको रिट निवेदन खारेज भागी छ भन्ने समेत बेहोराको कोशी प्रदेशका मुख्यमन्त्री उद्घव थापाको लिखित जवाफ।

६. नेपालको संविधान, कोशी प्रदेश सभा सचिवालय ऐन, २०७६ र कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को अधिनमा रही कोशी प्रदेश सभा सचिवालयले कोशी प्रदेश सभाको काम कारबाही संचालन तथा व्यवस्थापनमा आवश्यक प्रवन्ध गर्दै आइरहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घव थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विद्यासको मत लिनको लागि यस कोशी प्रदेश सभा सचिव समक्ष मिति २०८०।०५।०९ मा प्रस्ताव पठाउनु भएकोमा उक्त प्रस्ताव सभामुखको पद रिक्त भएको अवस्था रहेकोले उपसभामुख सूजना दनुवार समक्ष पेश गरिएकोमा उहाँले मिति २०८०।०५।०४ गते दिनको १:०० बजे विद्यासको मत सम्बन्धी कार्यसूची प्रकाशन गर्न तोक आदेश गर्नुभएको थियो। मिति २०८०।०५।०४ गते ९:०० बजे उपसभामुख सूजना दनुवारले आफू विरामी भएको हुँदा बैठकको अध्यक्षता गर्न कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ११ को उपनियम (१) बमोजिम तोकिएको अध्यक्ष मण्डलका सदस्य इस्टाईल मन्सुरीलाई ऐ. नियमावलीको नियम ११ को उपनियम (२) बमोजिमको अधिकार प्रयोग गर्ने गरी तोकिएको बोधार्थ पत्र यस सचिवालयमा प्राप्त भएको हुँदा अध्यक्ष मण्डलका सदस्य इस्टाईल मन्सुरीको अध्यक्षतामा मिति २०८०।०५।०४ गते वसेको प्रदेश सभाको बैठक सञ्चालन तथा व्यवस्थापन कार्यमा यस सचिवालयले नेपालको संविधान, प्रचलित कानून तथा नियमावलीको अधिनमा रही आवश्यक व्यवस्थापन गरेको कार्यबाट सचिवालयले निवेदकको कुनै कानुनी, संवैधानिक हक अधिकार हनन् नगरेको हुँदा यस सचिवालयलाई विपक्षी बनाईरहनु पर्ने होईन। यस सचिवालयको हकमा प्रस्तुत रिट निवेदन खारेज भागी छ, खारेज गरी पाउँ भन्ने समेत बेहोराको कोशी प्रदेश सभा सचिवालयको लिखित जवाफ।

- विधीन
७. यसमा प्रस्तुत निवेदनको विषयबस्तु हेर्दा, यिनै निवेदक पक्ष र यिनै विपक्षी, विपक्षीसमेत भएको ०७९-WO-१४९४ को उत्प्रेषण मुदामा प्रस्तुत मुदासँग समान प्रकृतिको भई पूर्ण इजलासबाट निराकरण भइसकेको देखिएकोले प्रस्तुत मुदामा पनि जटिल कानूनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमाबली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८०।०५।१८ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट मिति २०८०।०५।१५ मा भएको आदेश।

यस अदालतको आदेश

८. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयको लागि पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको मिसिल अध्ययन गरीयो।
९. रिट निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरु श्री टिकाराम भट्टराई, श्री शम्भु थापा, श्री उषा मल्ल पाठक, श्री रमेश बडाल, श्री रविनारायण खनाल, श्री कृष्णभक्त पोखरेल, श्री प्रकाश के.सी.डा. श्री सुरेन्द्र भण्डारी, श्री बाबुराम दाहाल, डा. श्री कुमार शर्मा आचार्य, श्री केदार प्रसाद दहाल, अमर थापा र अधिवक्ताहरु श्री सुलभ खरेल, डा. श्री राजेन्द्र घिमिरे, श्री भोजराज आचार्य, श्री ज्ञानेन्द्रराज आरण, श्री त्रिलोक बहादुर चन्द, श्री केदार प्रसाद कोईराला, श्री कृष्णकुमार आडदाम्बे, श्री तारा कुमार श्रेष्ठ, श्री मुकुन्द अधिकारी, श्री देवराज कार्की, श्री दिल कुमारी राई, श्री रविन्द्र कुमार दुंगाना, श्री शिवराम श्रेष्ठ, श्री शान्तिराम खतिवडा, श्री सुरज राई, श्री गजेन्द्र आचार्य, श्री मुकुन्द प्रसाद भट्टराई, श्री यज्ञ प्रसाद अधिकारी, श्री महेश भट्टराई, श्री अशोक राई, दिपकराज खनाल, श्री राजाराम घिमिरे, श्री सन्तोष पराजुली, श्री लोचन भट्टराई, श्री शान्तिदेवी खनाल, श्री लक्ष्मी सुवेदीले संसदिय व्यवस्थामा अध्यक्षता गर्ने व्यक्तिले मत दिन पाउने हुदैन। संसदिय प्रणालीका आफ्ने गुण र विशेषता हुन्छन्। संसद वैठकमा अध्यक्षता गर्ने व्यक्तिले मत हालेको संसारमा कहीपनि अभ्यास छैन। अध्यक्षता गर्ने व्यक्तिले मत दिने कुरा संविधान विपरित हुँदा अदालतले न्यायिक पुनरावलोकन गर्न पाउछ। संविधान विपरीत कार्यलाई आवश्यताको सिद्धान्त भन्न मिल्दैन। धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले १६८(४) बमोजिम ३० दिन भित्र विद्वासको मत लिन सकेको अवस्था

विपक्षी

मुख्यमन्त्री

नहुँदा १६८(३) बमोजिम प्रदेश सभामा धेरै सदस्य रहेको दलको संसदिय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी हुनु पर्छ भनी बहस गर्नुभयो।

१०. विपक्षी मध्येका प्रदेश प्रमुखको तर्फबाट उपस्थित विद्वान् महान्यायाधिवक्ता डा. श्री दिनमणी पोखरेल, नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, श्री संजिवराज रेग्मी र सह न्यायाधिवक्ता श्री गोविन्द खनाल, विपक्षी प्रदेश सभा सचिवालय समेतको तर्फबाट प्रदेश मुख्य न्यायाधिवक्ता श्री बुढि बहादुर थापा, उपन्यायाधिवक्ता श्री राजेन्द्र बहादुर बस्नेत मुख्यमन्त्री श्री उद्धव थापाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. श्री विजय प्रसाद मिश्र, श्री खम्म बहादुर खाती, श्री गोविन्द शर्मा कोइराला बन्दी, श्री महादेव यादव, श्री शेर बहादुर के.सी, श्री सुनिल पोखरेल, श्री हरिहर दाहाल, श्री मुक्ति प्रधान, श्री गोपालकृष्ण घिमिरे, डा. श्री चन्द्रकान्त ज्वाली, श्री प्रेम बहादुर खडका, श्री एकराज पोखरेल र अधिवक्ता श्री दिपेन्द्र झा र विपक्षी इसाईल मन्सुरीको तर्फबाट वरिष्ठ अधिवक्ता डा. श्री शिव कुमार यादवले प्रदेश प्रमुखले कोशी प्रदेशसभाका ९३ मध्ये ४७ सदस्यको हस्ताक्षर सहित उद्धव थापाले मुख्यमन्त्रीमा दावी गरेपछी नियुक्ती गरेको हो। संविधान बमोजिम तोकिएको ३० दिन भित्र विद्वासको मतको लागी प्रस्ताव राखेको हो। कोशी प्रदेश सभाको ९३ सदस्य मध्ये ४७ जना सदस्यको तर्फबाट निज मुख्यमन्त्रीले विद्वासको मत प्राप्त गरेको अवस्था छ। विद्वासको मत लिने दिन उपसभामुख्यले नियत बस बैठकको अध्यक्षता नगरेकाले इसाईल मन्सुरीले अध्यक्षता गरेको हो। निज संविधान बमोजिमको प्रदेशसभा सभामुख होइन। निजलाई हीप लाग्ने सदस्य हुन्। बहुमतबाट परित हुने प्रस्ताव र विद्वासको मत सम्बन्धी व्यवस्था फरक फरक हो। नेपालको संविधानको धारा १८६ र १८८ को प्रयोग फरक फरक तरिकाले हुनुपर्छ। अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्न पाउँछ। निवेदकले उठाएको विषय यो संसदीय विशेषाधिकार र राजनितिक विषय हुँदा न्यायिक निरूपण हुन सक्दैन। अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्न पाउँछ। संसदीय विशेषाधिकारको विषय हो। यो राजनितिक विषय हुँदा न्यायिक निरूपण हुन सक्दैन। रिट निवेदन जारी हुने अवस्था नहुँदा रिट निवेदन खारेज गारी पाउँ भनी बहस प्रस्तुत गर्नुभयो।
११. प्रस्तुत रिट निवेदनको सम्बन्धमा देहायका प्रश्नहरूको निरूपण हुनुपर्ने देखिन आयो:
- (१) रिट निवेदकले निवेदनमा उठाएको विषयवस्तु प्रदेश सभाको आन्तरिक कार्याविधि नियमित गर्ने राजनैतिक प्रश्नको विषय हो वा न्यायिक परिवर्णनापौर्य विषय हो?

- प्रियदृश
- मुख्य
- (२) प्रदेश सभाको बैठक सञ्चालन गर्ने प्रयोजनार्थ सभामुख र बैठकको अध्यक्षता ग्रहण गर्ने उपसभामुख वा सदस्यहरूको भूमिकामा भिन्नता छ वा छैन?
- (३) नेपालको संविधानको धारा १८८ को उपधारा (३) बमोजिम पेस भएको विश्वासको मतको प्रस्ताव उपर छलफल हुँदा बैठकको अध्यक्षता अध्यक्ष मण्डलमा मनोनयन भएको सदस्यले गरेको भए अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव उपर हुने मतदानमा सहभागी हुन मिल्ने हो वा होइन?
- (४) नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषदको मुख्यमन्त्रीले ऐ. धारा १८८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानको सोही उपधारा पुनःक्रियाशील हुने हो वा संवैधानिक प्रावधान बमोजिमका अन्य विकल्पमा जानुपर्ने हुन्छ?
- (५) रिट निवेदकको मार्ग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन?

१२. निर्णयतर्फ विचार गर्दा, मिसिल संलग्न निवेदन, लिखित जवाफ तथा प्रदेश सभाबाट प्राप्त अव्यदृश्य र सोको उतार (Verbatim) समेतबाट नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८०।०४।१६ मा प्रत्यर्थीमध्येका माननीय उद्व थापा कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका र त्यसरी नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा १८८ को उपदफा (४) बमोजिम विश्वासको मत लिनुपर्ने हुँदा मिति २०८०।५।४ मा विश्वासको मतको प्रस्ताव कोशी प्रदेशसभामा निर्णयार्थ पेश भएकोमा प्रस्ताव पारित गर्ने प्रक्रियामा माननीय इस्टाइल मन्त्रिले प्रदेश सभाको बैठकको अध्यक्षता गरेका, निजले उक्त प्रक्रियामा मतदानको समय सकिएपछि मतदान गरिसकेका अर्का माननीय सदस्य गीता निम्निनालाई सभाको अध्यक्षता गराई मत सच्याउने समयमा प्रस्तावको पक्षमा मत दिई पुनः अध्यक्ष मण्डलको हैसियतले अध्यक्षता गरेको र उनको समेत मत जोडी प्रस्तावको पक्षमा बहुमत पुगेको घोषणा गरी माननीय प्रदेश प्रमुखलाई जानकारी गराएको तथ्यमा विवाद देखिएन।

१३. अब पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा, संविधान आफैमा राजनीतिक प्रश्न मिश्रित कानूनी दस्तावेज भएकाले संविधानको व्याख्यासँग सम्बन्धित कतिपय प्रश्नहरूमा राजनीतिक प्रश्नहरू समेत सन्त्रिहित हुनु स्वाभाविक हो। तथापि प्रस्तुत विवादमा केवल प्रदेश सभाको आन्तरिक काम कारबाहीको नियमितताको प्रश्न मात्र नीहित नभई नेपालको संविधानको धारा १८८ बमोजिमको प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया, धारा १८८ बमोजिम सभाको अध्यक्षता गर्ने व्यक्तिलाई सभामा पेश हुने प्रस्तावमा मतदानको अधिकार हुने नहुने प्रश्न र संविधानको धारा १८८ अन्तर्गतिको विश्वासको मत लिने प्रक्रियामा धारा १८८ को व्यवस्था आकर्षित हुने वा नहुने जस्ता संवैधानिक व्यवस्थाको

मिथि.

~~संकेत~~

व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको
व्याख्या र कार्यान्वयनको प्रश्न समाहित रहेको एवम् यस अदालतले यस्तै प्रश्नहरु रहेको

१४. दोश्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, नेपालको संविधानको धारा १८२ को उपधारा (५) ले प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले जेष्ठ सदस्यले ग्रहण गर्ने व्यवस्था गरी सभामुख वा उपसभामुखको अनुपस्थितिमा सभाको कुनै सदस्यले सभाको अध्यक्षता गर्न सक्ने अवधारणालाई स्वीकार गरेको देखियो।
१५. यसैगरी कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ११ ले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न बढीमा पाँच जना सदस्यहरु मनोनित गर्न सक्ने व्यवस्था गरेको र सोही व्यवस्था बमोजिम मिति २०८०।०५।०४ को प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने प्रत्यर्थी मध्येका माननीय इस्राईल मन्सुरीसमेत सो प्रयोजनका लागि मनोनित भएको तथ्यमा विवाद छैन। निज सोही प्रयोजनका लागि मनोनित सदस्य भएको सोही आधारमा कोशी प्रदेश सभाका उपसभामुखले निजलाई मिति २०८०।०५।०३ मा मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका बैठक संचालन गर्ने लिखित अखिल्यारी प्रदान गरेको र निजकै अध्यक्षतामा प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बसी बैठकको अध्यक्षता गर्ने सम्बन्धमा सहमत भई अध्यक्षता ग्रहण गरेको व्यक्ति रहेको परिप्रेक्षमा निजले अकस्मात्को परिस्थितिवाट (accidentally emerged) अध्यक्षता ग्रहण गरेको भन्ने देखिएन।
१६. कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ११(२) ले उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरेको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेबाट नियम प्रदत्त अधिकारको अवधारणासँग निजले पूरा गर्नुपर्ने कर्तव्य/दायित्व समेत गाभिन आउने हुँदा प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने व्यक्तिमा बैठक संचालनको अवधीमा सभामुख सहको कर्तव्य र अधिकार भनी स्पष्ट हुन आउँछ।
१७. राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ ले संसदीय दलका नेताको निर्देशन बमोजिम प्रदेश सभामा मतदान गर्न पार्टी व्हीप जारी हुने व्यवस्था रहेको भएतापनि सोही ऐनको दफा ३३ (ग) ले सभामुख उपसभामुख लगायतका पदाधिकारीले मात्र नभई अन्य

प्रिया

०८

४५

कुनै सदस्यले संघीय संसदको कुनै सदन वा प्रदेश सभाको अध्यक्षता गरेकोमा यस्तो सदस्यले अध्यक्षता गर्दाका बख्त सचेतकले दिएको निर्देशन विपरीत मतदान गरेमा वा तटस्थ रहेमा दल त्याग गरेको मानिने छैन भनी व्यवस्था गरेबाट पनि सभाको अध्यक्षता गर्दा तटस्थ हुनुपर्ने र पाटी व्हीप मान्नु गर्नें अवधारणालाई मान्यता दिएको देखिन्छ।

१८. सभामुखको पद आफे अध्यक्षता गर्ने पद हो। सभामुखको मुख्य जिम्मा नै बैठकको अध्यक्षता गर्ने नै रहेको र बैठकको अध्यक्षता ग्रहण गरिरहेको समयमा सभामुखको अधिकारसँगै कर्तव्य पनि अध्यक्षता गर्ने व्यक्तिमा रहे भएको देखियो। जुन दायित्व अन्तर्गत प्रदेश सभाको बैठकको काम कारबाहीमा तटस्थता र निष्पक्षता कायम गर्ने दायित्व समेत समाहित भएको मान्नुपर्ने देखियो।
१९. अब तेश्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, यस अदालतले यस अधि नै ०८०-WF-०००९ को कोशी प्रदेशको सरकार गठन प्रक्रियामा तत्कालीन माननीय सभामुख बाबुराम गौतमले जनाएको समर्थनको वैधानिकताको प्रश्नमा प्रदेश सभाको सभामुखको पद राजनीतिक रूपमा तटस्थ र निष्पक्ष हुनुपर्नेप्रदेश सभामा सबै, राजनीतिक दलहरू र सदस्यहरू प्रति सभामुखको समदूरी र समान व्यवहार कायम हुने र सोही कारण नेपालको संविधानको धारा १८६ मा अध्यक्षता ग्रहण गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने भन्ने व्यवस्था समेत भई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष बहुमत सदस्य देखाउने प्रयोजनका लागि पेश गरिएको प्रस्तावमा जनाएको हस्ताक्षरलाई कानून र संविधान प्रतिकूल घोषणा गरिएको देखिन्छ।
२०. नेपालको संविधानको धारा १८६ ले अध्यक्षता गर्ने व्यक्तिलाई मतदानको अधिकार हुने छैन भन्ने व्यवस्था गरेबाट उक्त धाराले केवल सभामुख वा उपसभामुखले मात्र मतदान गर्न नपाउने व्यवस्था गरेको नभई अध्यक्षता गर्ने व्यक्तिलाई समेत त्यस्तो अधिकार नहुने भनी स्पष्ट व्यवस्था गरेको देखियो। यस आधारबाट अध्यक्ष मण्डलमा मनोनित सदस्यले अध्यक्षता गरिरहेको बैठकमा निजलाई मतदान गर्ने अधिकार संविधानतः नहुँदा बैठकको अध्यक्षता गरेको माननीय सदस्य इसाईल मन्सुरीलाई मत दिने अधिकार भएको मान्न मिलेन। नेपालको संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले मत बराबर भएमा मात्र अध्यक्षता गर्ने व्यक्तिले निर्णयिक मत दिनेछ भन्ने व्यवस्था गरेको देखिन्छ।
२१. जहाँसम्म धारा १८६ को व्यवस्था सभामा उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट निर्णय हुने प्रस्तावको हकमा मात्र भएको र धारा १८८ मा प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट निर्णय हुनुपर्ने प्रावधान देखिदा धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशमा रहेका अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन भन्ने व्यवस्था धारा १८८ को हकमा लागू हुने नहुने भन्ने प्रश्न बोगो

प्रिया

०८

४५

प्रमाणित

सम्बन्धमा हेदा, प्रदेश सभाको बैठकको अध्यक्षता सम्बन्धी व्यवस्था संविधानको धारा १८६ बाहेक अन्य धारामा देखिएँ। धारा १८६ को व्यवस्था बैठकको अध्यक्षता गर्ने सम्बन्धमा सबै अवस्थामा लागु हुने एकमात्र (Exclusive) व्यवस्था भएको देखियो। यस अतिरिक्त, धारा १८५ बमोजिम आवश्यक गणपूरक संख्या धारा १८६ को हकमा मात्र सीमित हुने देखिएँ। प्रदेश सभाको बैठकमा निर्णयको लागि प्रस्ताव पेश गर्ने आवश्यक गणपूरक संख्या र प्रस्ताव पारित हुन आवश्यक मत संख्या पृथक पृथक अवस्थाको देखिन आयो। धारा १८८ मा गणपूरक संख्या तथा अध्यक्षता गर्ने बोरेमा छूटै व्यवस्था नभएकाले उपधारा (३) बमोजिम निर्णयको लागि प्रस्तुत प्रस्ताव पारित गर्ने प्रयोजनका लागि सम्म प्रदेश सभाको सम्पूर्ण सदस्यको बहुमतबाट पारित हुने अवस्थाको देखिन आयो। यस सम्बन्धमा धारा १८५ र १८६ नै लागु हुने भएकोले संविधानको धारा आयो। यस सम्बन्धमा धारा १८५ र १८६ को व्यवस्था परस्पर अन्तरसम्बन्धित (Inter-connected) र अन्तरप्रभावित (Cross-cutting) भै समग्रता (Overarching) मा हेरी सुसंगत (Harmonize) र उद्देश्यपरक (Purposive) व्याख्या गर्नुपर्नेमा सन्देह देखिन आएन।

२२. अब रिट निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा विचार गर्दा रिट निवेदकले २०८० भाद्र ४ नतेको प्रदेश सभाको बैठकमा अध्यक्षता गरेका प्रत्यर्थी माननीय इस्टाईल मन्सुरीले संविधानको धारा १८६ विपरीत प्रत्यर्थी मुख्यमन्त्रीले पेश गरेको आफूलाई विद्यासको मत दिइयोस् भन्ने प्रस्तावमा नेपालको मुख्यमन्त्रीले पेश गरेको प्रस्ताव बहुमतबाट पारित भएको भनी घोषणा गरिएको हुँदा प्रत्यर्थीहरुको काम कारबाही र सोबाट उत्पन्न परिणाम समेत उत्प्रेषणको आदेशले बदरभागी होस् भनी माग गरेको देखिन आउँछ।
२३. अब यस सन्दर्भमा प्रदेश सभामा पेश भएको प्रस्तावको पक्ष र विपक्षमा बराबर मत परी प्रस्ताव सम्बन्धी कारबाही टुङ्गोमा पुन नसक्ने असहज वा असामान्य अवस्था उत्पन्न भएमा सो अवस्थाबाट सभालाई निकास दिने प्रयोजनका लागि सम्म सभाको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्ने सबैधानिक प्रावधानको अन्तर्नीहित उद्देश्य देखिन आउँछ। सो देखि बाहेकको अवस्थामा सभाको अध्यक्षता गरेका व्यक्तिले मत हाल्ने परिकल्पना संविधानले गरेको देखिएँ। प्रस्तुत मुदामा प्रत्यर्थी मध्येका कोशी प्रदेशका माननीय मुख्यमन्त्री उद्धव थापाले नेपालको संविधानको धारा १८८ को उपधारा (३) बमोजिम पेश गरेको विद्यासको मतको प्रस्ताव कोशी प्रदेश सभाको मिति २०८०।५।४ को बैठकमा निर्णयार्थ पेश हुँदा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ११ बमोजिम मनोनयन भएका प्रत्यर्थी मध्येका माननीय इस्टाईल मन्सुरीले बैठकको अध्यक्षता

४५५

गरेको देखिन्छ। सो प्रस्ताव उपर मतदान हुंदा प्रस्तावको पक्षमा अध्यक्षता गर्ने माननीय सदस्यको मत समेत गरि जम्मा ४७ अर्थात निजको मत बाहेक ४६ मत परी सो प्रस्ताव पारित हुनका लागि आवश्यक ४७ मत प्राप्त हुन सकेको देखिएन। प्राप्त मत परिणामले सभामा पेश भएको विद्यासको मतको प्रस्तावको पक्षमा प्रदेश सभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत प्राप्त हुन नसकी प्रस्ताव पारित नभएको अवस्थाको परिणाम आएको देखियो। सभामा निर्णयार्थ पेश भएको प्रस्तावको पक्षमा बहुमत प्राप्त हुनु वा नहुन दुवै स्थिति संविधानतः आफैमा निर्णयक अवस्था मान्नुपर्ने देखिन आउँदै। नेपालको संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशमा "मत बराबर भएमा" भन्ने वाक्यांशको प्रयोग भएको देखिन्दा अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिन पाउने पूर्वावस्था प्रस्तावमा भएको मतदानमा मतगणना गर्दा मत परिणाम बराबर भएको हुनुपर्ने देखियो तर प्रदेश सभाको मिति २०८०।०५।०४ को बैठकमा पेश भएको प्रस्तावको विपक्षमा ३० मत परेकोमा सो मत संख्यालाई नै ४६ मत सरह मानि अध्यक्षता गरेका व्यक्तिले निर्णयक मत भनी गरेको मतदान संविधान सम्मत मान्न मिलेन।

२४. प्रस्तुत मुद्दामा अध्यक्षता गरेका व्यक्तिको मत बिना नै सभाको मत निर्णयक भएको र सभाको अध्यक्षता गर्ने व्यक्तिले मत हाल्नुपर्ने अवस्था भनी नेपालको संविधानले परिकल्पना गरे बमोजिमको अवस्था नै उत्पन्न नै नभएको अवस्थामा समेत सभाको अध्यक्षता गरेका प्रत्यर्थी मध्येका कोशी प्रदेश सभाका माननीय सदस्य श्री इस्माईल मन्सुरीले उक्त प्रस्ताव उपर मतदान गरेको कार्य नेपालको संविधान, संविधानवादको मान्य सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित नजीर सिद्धान्त समेतको प्रतिकूल देखिन्दा उल्लिखित प्रस्तावमा निजले गरेको मतदान, सो मत समेत गणना गरी उक्त प्रस्ताव प्रदेश सभाको बहुमतबाट पारित भएको भनी सो सभाले गरेको मिति २०८०।०५।४ को निर्णय तथा उक्त निर्णयको जानकारी गराउन सोही मितिमा प्रदेश प्रमुखलाई गरेको पत्राचार लगायतका काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्दै। प्रत्यर्थी मध्येका माननीय उद्व थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विद्यासको मत प्राप्त गर्न सकेको नदेखिन्दा निज स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने भएकाले सो सम्बन्धमा थप बोलिरहन परेन।
२५. जहाँसम्म निवेदकले प्रदेश सभामा सबैभन्दा बढी सदस्य संख्या भएको दलको नेताको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम आफूलाई मुख्य मन्त्री पदमा नियुक्ति गर्नु भनी परमादेश समेत जारी गरी पाउ भनी गरेको माग छ सो सम्बन्धमा विचार गर्दा नेपालको संविधान तथा हामीले अबलम्बन गरेको संवैधानिक प्रणालीका दृष्टिकोणले प्रदेश मन्त्रिपरिषद्को गठन, निरन्तरता वा विघटनको निर्णय प्रदेश

मिश्र *२०* *भू*

सभाबाटे हुने विषय हो भन्ने सम्बन्धमा यो इजलास स्पष्ट छ। सो सम्बन्धमा नेपालको संविधानको धारा १६८ ले स्पष्ट दिशानिर्देश गरेको अवस्था समेत छ। जस अनुसार सो धाराको उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिएकोमा निजले ऐ। उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने र त्यस्री विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नु पर्ने व्यवस्था रहेको देखिन आयो। नेपालको संविधानको धारा १६८ ले प्रदेश मन्त्रिपरिषद गठनका सम्बन्धमा विभिन्न विकल्पहरू प्रस्तुत गरेको सन्दर्भमा उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषदले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उपधारा (३) बमोजिमको मन्त्रिपरिषदको गठन नै स्वाभाविक देखिन आउँछ।

२६. यस सम्बन्धमा यस अदालतबाट यिनै निवेदकले दायर गरेको ०८०-WF-०००१ को उत्प्रेषण परमादेशको मुद्रामा मिति २०८०।०५।।११ मा जारी भएको संक्षिप्त आदेशमा समेत उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषदले ऐ। उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त नगरेमा संविधानतः ऐ उपधारा (३) बमोजिमको सरकार गठन हुने भनी मन्त्रिपरिषद गठनको संवैधानिक व्यवस्था स्मरण गराएको एवम् सो आदेश अनुसार नै उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषदले ऐ। उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको यस स्थितिमा पुनः सोही उपधारा बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रकृया पुनरावृति गर्नु संविधानसम्मत हुने देखिएन। संविधानले नै मार्ग निर्देश गरेको अवस्थामा एउटै विकल्पमा पटक पटक नगई संविधान बमोजिमको विकल्पमा प्रवेश गर्नु नै स्वस्य संवैधानिक अभ्यासको विकासका दृष्टिले उचित हुने देखियो। उपधारा (३) बमोजिम गठित मन्त्रिपरिषदले समेत ऐ। उपधारा (४) बमोजिम प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेमा ऐ। उपधारा (५) बमोजिम प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था रहेको देखिन्छ। संविधानले निर्देश गरेका स्वाभाविक विकल्पहरूको तदनुरूप नै प्रयोग गरिनु पर्दछ। यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्व आदेश बमोजिम उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन आयो।

२७. तसर्थ, प्रस्तुत रिट निवेदन उपरको प्रारम्भिक सुनवाईमा यस अदालतबाट कोशी प्रदेश सरकारका नाउंमा प्रस्तुत निवेदनको अन्तिम दुजो नलागुञ्जे दीर्घकालीन महत्वको र नीतिगत निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको देखिन्दा प्रदेशको

प्रमिति

संकेत

कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषदलाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकाले प्रस्तुत आदेश प्राप्त भएका मितिले ४८ घण्टा भित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रकृयाबाट मन्त्रिपरिषद गठन गर्नु गराउनु भनी प्रत्यर्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेशसमेत जारी भरिएको छ।

२८. प्रस्तुत आदेश तत्काल कार्यान्वयन हुनुपर्ने प्रकृतिको भएकाले प्रत्यर्थीहरूको जानकारी तथा कार्यान्वयनका लागि अविलम्ब सबै प्रत्यर्थीहरूलाई तथा महान्यायाधिवक्ताको कार्यालयलाई समेत यो संक्षिप्त आदेशको एक/एक प्रति प्रतिलिपी पठाई दिनु। आदेशको पूर्णपाठ पछि तयार गरिने छ।

प्रमिति

(नहकुल सुवेदी)
न्यायाधीश

(कुमार चुडाल)
न्यायाधीश

संपत्ति
(संपत्ति प्रधान मल्ल)
न्यायाधीश

इजलास अधिकृत(उपसचिव):- इन्द्र बहादुर कठायत, लिलाधर सुवेदी, मतिना शाक्य(शाखा अधिकृत)

कम्प्यूटर टाईप:- राधिका घोरासाङ्गे

इति सम्बत् २०८० साल भाद्र महिना २१ गते रोज ५ शुभम् ।